

अनुसूची १

विनियम ९ को उपविनियम (१) सँग सम्बन्धित

लगानी सम्बन्धी सूचना नं - ३३१ (प्रकाशित मिति २०८०।०२।०९)

यस कोषको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको रकम १ वर्ष अवधिका लागि लगानी गर्नु परेकोले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त तल उल्लेखित शर्तहरू पुरा गरेका “क” वर्गका बैंकले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत यस कोषले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी कुल लगानीयोग्य रकम मध्ये निक्षेपको रुपमा लिन चाहेको रकम खोली यस कोषमा बुझाउन आह्वान गरिएको छ ।

लगानी योग्य रकम : रु. २५,००,००,०००।- (अक्षरेपी रु पच्चीस करोड मात्र) ।

शिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम मिति : जेष्ठ १६, २०८० कार्यालय समय भित्र

शर्तहरू:

- (क) बैंक संचालनमा आएको कम्तीमा पाँच वर्ष पुरा गरेको ।
- (ख) लगातार पाँच वर्षदेखि नाफामा रहेको ।
- (ग) नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम गरेको ।
- (घ) निष्कृत्य कर्जा (NPL) कुल कर्जा सापटको ३ प्रतिशत भन्दा कम भएको ।
- (ङ) खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
- (च) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जा/ निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले समय-समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
- (छ) अघिल्लो ५ आर्थिक वर्षमा सञ्चालन मुनाफा (व्यवस्था पछिको) मा रहेको ।
- (ज) रियल स्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
- (झ) लगानी गरिने संस्थाका, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी अध्यक्ष वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकल जरिवाना वा कारवाही गरेको अवस्थामा सो कारवाही भएको १ वर्ष पूरा भएको ।
- (ञ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको
- (ट) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।
- (ठ) नेपाल सरकारको स्वामित्व रहेका बैंक बाहेकका अन्य बैंकको हकमा सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको ।
- (ड) कोषले लगानी गर्न सूचना प्रकाशित गरेको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ ।
- (ढ) मापदण्ड तथा शर्त पूरा गरेको व्यहोराको स्वघोषणा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ । शिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचकहरू त्रैमासिक रुपमा प्रकाशित गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचकहरू मासिक रुपमा प्रकाशित गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रुपमा प्रमाणित गराएको हुनु पर्नेछ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष
केन्द्रीय कार्यालय, लेखा विभाग
टंगाल, काठमाण्डौ

अनुसूची-२

विनियम १० संग सम्बन्धित

श्री प्रमुख कार्यकारी अधिकृतज्यू,
निक्षेप तथा कर्जा सुरक्षण कोष केन्द्रीय
कार्यालय
टंगाल, काठमाण्डौ ।

विषय:- शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम
महोदय,

त्यस कोषको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको रकम बैंकमा लगानी गर्ने सम्बन्धमा तहांबाट मिति.....मा भएको आह्वान बमोजिम तपशिलमा उल्लेखित सबै शर्तहरु यस बैंकले पुरा गरेको घोषणा गर्दै तलको तालिकामा उल्लेख भए बमोजिमको व्याजदरमा सोही तालिकामा उल्लेख भए बमोजिमको रकम लिन ईच्छुक भएकोले सोही प्रयोजनका लागि यो शिलबन्दी दरभाउपत्र पेश गरेका छौं ।

१. लिन चाहेको निक्षेप रकम (रु लाखमा)

क्र.सं	प्रस्तावित व्याजदर (दशमलव पछि दुई अंक मात्र)	अवधि	माग गरेको रकम	कैफियत (ब्याज भुक्तानी विधि)
१.				

२. आर्थिक वर्ष को महिनाको यसलि. का वित्तीय परिसचकहरु निम्नानुसार रहेका छन् ।

क्र.सं	विवरण	इकाई	प्रतिशत / रकम
१.	प्राथमिक पूँजीकोष अनुपात (न्यूनतम : प्रतिशत)	प्रतिशत	
२.	पूँजीकोष अनुपात (न्यूनतम : प्रतिशत)	प्रतिशत	
३.	निष्कृत्य कर्जा अनुपात (३ प्रतिशत भन्दा कम)	प्रतिशत	
४.	खुद तरल सम्पति / स्वदेशी निक्षेप अनुपात (२० प्रतिशत वा सो भन्दा बढी)	प्रतिशत	
५.	कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात वा कर्जा/ निक्षेप अनुपात (बढीमा : प्रतिशत)	प्रतिशत	
६.	नफा/नोक्सान हिसाब	रकम रु लाखमा	
	क. निकटतम अधिल्लो ५ वर्ष (प्रत्येक आ.व को उल्लेख गर्नुपर्ने)	रकम रु लाखमा	
	ख. चालु अवधि	रकम रु लाखमा	
७.	रियल स्टेट कर्जा अनुपात (बढीमा : प्रतिशत)	प्रतिशत	

८.	कुल निक्षेप	रकम रु लाखमा	
९.	चुक्ता पुँजी	रकम रु लाखमा	
१०.	कोषको नाममा रहेको हालसम्मको मुद्दती निक्षेप रकम	रकम रु लाखमा	

३. यस लि. को सम्बन्धमा देहाय बमोजिमको थप विवरण समेत पेश गर्दछौ ।

१. आ. ब. देखि आ. ब. सम्मको नाफा नोक्सान विवरण ।
२. लगानी गरिने संस्थाका कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकल जरिवाना वा कारवाही गरेको अवस्था छ / छैन र सो कारवाही भएको तीन वर्ष पूरा भएको ।
३. संस्था नेपाल राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा परेको छ / छैन र सो कारवाही फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको ।
४. संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारवाहीमा परी समस्याग्रस्त घोषणा भएको छ वा छैन र सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।
५. सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरी सकेको र मिति नेपाल स्टक एक्सचेञ्ज लि. मा सूचिकृत भइसकेको ।
६. साथै, यस लि.को मिति मा प्रकाशित पछिल्लो वित्तीय विवरण यसै दरभाउपत्रसँग संलग्न गरेका छौ ।

संस्थाका आधिकारिक पदाधिकारीको

संस्थाको नाम:-

दस्तखत:-.....

ठेगाना:-

नाम:-.....

छाप:-

पद:-.....

सम्पर्क फोन नं.....

नोट:

- उक्त शिलबन्दी दरभाउ पत्र सूचना प्रकाशित भएको मितिको **सात दिन (जेष्ठ १६, २०८०)** कार्यालय समय भित्र कोषमा बुझाइसक्नु पर्नेछ ।
- उक्त शिलबन्दी दरभाउपत्रमा न्यूनतम ५ करोडको लागि दर्खास्त दिनुपर्ने छ ।
- उक्त शिलबन्दी दरभाउपत्र आह्वान वाणिज्य बैंकहरुमा भएको मुद्दती निक्षेपको नविकरण आह्वानको रुपमा लिन मिल्ने छैन ।
- शिलबन्दी दरभाउपत्र बुझाउन चाहने वाणिज्य बैंकहरुले उल्लेखित फारम डाउनलोड गरि तोकिएको ढाँचामा भरि पठाउनु पर्नेछ अन्यथा सो शिलबन्दी दरभाउ पत्र मान्य हुने छैन ।
- बैंकहरुले कबुल गर्न चाहेको बैंक ब्याजदर अनिवार्य रुपमा संलग्न अनुसूचीमा नै उल्लेख गरेको हुनुपर्नेछ । अन्यत्र उल्लेख गरिएको बैंक ब्याजदर प्रति कोषको उत्तरदायित्व रहने छैन ।